



# लोक सेवा आयोग दिपायल कार्यालय



राजपुर, डोटी

रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

सूचना नं. ४४/०७९-८०, मिति : २०७९।०६।१३ गते

लोक सेवा आयोग केन्द्रीय कार्यालय, काठमाडौंको विज्ञापन नं. १६६९५-१६७०१/२०७७-७८ (खुला/समावेशी), संयुक्त तथा एकिकृत, रा.प. तृतीय श्रेणी, (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको परीक्षा केन्द्र दिपायल र महेन्द्रनगर राखि मिति २०७८।०४।२३ गते संचालन भएको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको दोस्रो चरणको प्रतियोगितात्मक लिखित परीक्षा आयोगको पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । **उक्त परीक्षा आ.व. २०७७/०७८ को विज्ञापन भएकोले प्रवेश पत्र समेत सोही आ.व. को लिई परीक्षा दिन आउनुहोला ।**

### परीक्षा कार्यक्रम:

क्र.सं.	पत्र	विषय	परीक्षा मिति	परीक्षा समय र अवधि
१.	द्वितीय पत्र (सबै सेवा समूहको लागि)	शासन प्रणाली	२०७९/०६/२८	दिनको २:०० बजे (३ घण्टा)
२.	तृतीय पत्र (सबै सेवा समूहको लागि)	समसामयिक विषय	२०७९/०६/२९	
३.	चतुर्थ पत्र (प्रशासन र लेखापरीक्षण सेवाका लागि मात्र)	सेवा समूह सम्बन्धी	२०७९/०६/३०	
४.	अतिरिक्त पत्र एकिकृत (परराष्ट्र सेवाका लागि मात्र)	अंग्रेजी भाषा (Extra paper-I)	२०७९/०६/३१	
५.		परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध (Extra paper-II)	२०७९/०७/०१	

### परीक्षा केन्द्रहरू:

सि.नं.	रोल नं.		उम्मेदवार संख्या	परीक्षा केन्द्र
	देखि	सम्म		
१.	७७०००३	८३०१०४	१६०	श्री शहिद स्मृती आ.मा.वि. राजपुर, डोटी ।
२.	८३०१०५	८३०५८६	१६०	श्री सुजङ्ग मा.वि., राजपुर, डोटी ।
३.	८३०५८७	बाँकी सबै उम्मेदवारहरू	१८४	श्री लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर, डोटी ।
४.	लोक सेवा आयोग दिपायल र महेन्द्रनगर कार्यालयबाट परराष्ट्र सेवामा समेत दरखास्त स्वीकृत भई द्वितीय चरणका लागि छनौट भएका सबै उम्मेदवारहरूको मिति २०७९।०६।३१ र २०७९।०७।०१ गते संचालन हुने अतिरिक्त पत्रका लागि मात्र ।			श्री लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर, डोटी ।



लोक सेवा आयोग

# दिपायल कार्यालय



राजपुर, डोटी

## द्रष्टव्य १:

- क) परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
- ख) प्रवेशपत्र विना परीक्षामा सम्मिलित नगराईने हुँदा अनिवार्यरूपमा प्रवेशपत्र साथमा लिई परीक्षा संचालन हुनु भन्दा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ । परीक्षा भवनबाट प्रवेशपत्र वितरण गरिने छैन ।
- ग) परीक्षा भवनमा झोला, मोवाइल, क्याल्कुलेटर, स्मार्ट वाच तथा अन्य विद्युतिय सामग्रीहरु लैजान निषेध गरिएको छ ।
- घ) परीक्षामा कालो मसी मात्र प्रयोग गर्नु पर्नेछ ।
- ड) **परीक्षार्थीले परीक्षा दिन आउँदा आयोगबाट जारी भएको प्रवेश-पत्र सँगै नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र अनिवार्य रूपमा लिई उपस्थित हुनु पर्नेछ।**

**द्रष्टव्य २: संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड, २०७७ (तेस्रो संशोधन) अनुसार परीक्षार्थीले तपसिलमा उल्लेखित विषयहरुको पूर्ण रूपमा पालन गर्नु पर्नेछ ।**

- क) परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ।
- ख) परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कदा र शौचालय प्रयोग गर्दा भिडभाड नगरीकन एकआपसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी भौतिक दूरी कायम गर्नुपर्नेछ ।
- ग) परीक्षार्थीहरुले समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन । परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालन गर्नुपर्नेछ ।
- घ) कोभिड-१९ (COVID-19)संक्रमित उम्मेदवारहरुको लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०९४-४४०१४७, ०९४-४४०१७८ वा ९८५८४८११११ मा सम्पर्क गरी वा इमेल [dipayal@psc.gov.np](mailto:dipayal@psc.gov.np) तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनु हुन सुचित गरिन्छ।

.....  
गणेश बहादुर कठायत  
कम्प्युटर अपरेटर

.....  
रमेश कुमार कटुवाल  
शाखा अधिकृत